

## दमक नगरपालिका

नगर कार्यपालिकाको मिति २०७४/०५/१४ गतेको बैठक बाट पारित

### फोहोरमैला तथा वातावरण सम्बन्धी विशेष निर्णय

- १ मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्न सक्ने प्लाष्टिक जन्य चियाकप प्लेटलाई मिति २०७४/०६/०१ गते देखी पूर्णरूपमा प्रतिबन्ध गरि बैकल्पिक व्यवस्था गर्ने । जसका लागि चिया पिउन कागजको कप प्रयोग गर्ने । तातो खाध्य पदार्थ प्रयोग गर्न समेत कागज प्लेट वा दुना टपरा मात्र प्रयोग गर्ने ।
- २ मानव स्वास्थ्य र वातावरण असर पार्ने खादाहरु मिति २०७४/०७/०१ गते बाटै कसैले नपाउने । त्यसको विकल्पमा फुल गुच्छा र सुति कपडाका खादाहरु (गम्छा) मात्र प्रयोग गर्ने । जातिय संस्कारमा जोडिएर अवस्थामा प्रयोग गर्न यसले बाधा पुर्याएको नमानिने ।
- ३ मिति २०७४/०७/०१ गते देखी सडने गल्ने फोहोर अलग , नसडने पुनः प्रयोगमा आउने जस्तै प्लाष्टिक बोतल, कुर्सी, टेवल, बाल्टिन लगायत अन्य अलग डस्विनमा राख्ने । नसडने तथा पुनः प्रयोगमा समेत नआउने बस्तुलाई अलग डस्विनमा राख्ने र सोही अनुसार संकलन गर्ने ।
- ४ मिति २०७४/०६/०१ गते देखी कुनै पनि नागरिकहरुले सडकमा निर्माण सामाग्री डम्पिङ्ग गर्न नपाइने । गृह लगायत अन्य निर्माणका लागि सामाग्री बाटामा खसाउनु पर्नु भए १ दिन भित्रमा सडक खाली गरि सक्नु पर्नेछ । यदि खाली गर्ने उपाय छैन भने टोल बिकासको सिफारिसमा वडा समितिले समय तोकेर यातायातलाई बाधा नपर्ने गरि अनुमति दिन सक्नेछन । उक्त अनुमतिको म्याद ३ देखी ५ दिन सम्मको मात्र हुनेछ ।
- ५ सडने वा नसडने जुन सुकै प्रकारका ठोस पदार्थहरु नालामा फाल्न पूर्णरूपमा बन्देज हुनेछ । नाला, ढल पानी बग्नाका लागि मात्र हुनेछन । नालामा ट्वाइलेट बाट दिशा पिसाब बगाएको पानी हाल्न समेत पुर्ण बन्देज हुनेछ ।
- ६ बजार क्षेत्रमा मिति २०७४/०८/०१ गते देखी सार्वजनिक क्षेत्रमा धुम्रपान गरेको पाइएमा कारवाईको विषय बनाइने छ ।
- ७ न.पा.हाता भित्र सेवाग्राही, कर्मचारी , जनप्रतिनिधीले धुम्रपान , मद्यपान, खैनी , गुडका प्रयोग गरेको पाइएमा कारवाईको विषय बनाइनेछ ।
- ८ बिना अनुमति सडक पेटीमा कसैले पनि अस्थायी रूपमा सडक अवरुद्ध गरेर पसल संचालन गर्न पाइने छैन । लामो समय देखी फुटपाथमै पसल संचालन गर्दै आएका व्यापारीलाई व्यापारको प्रकृति र पसल संचालन गर्ने स्थान हेरी अस्थायी अनुमति दिइने छ ।
- ९ मिति २०७४/०८/०१ गते देखी मजदुर वर्गको सिप विकास गरी दक्ष बनाउन २५ प्रतिशत स्वयम व्यक्ति र ७५ प्रतिशत रकम न.पा.बाट व्यहोर गरी सिप परिक्षण गर्ने कार्यको थालनी गरिनेछ ।
- १० घर निर्माण गर्दा निर्माण सामाग्रीबाट नाला पुरिन गएमा सम्बन्धित घरधनिले नै सफा गर्नु पर्नेछ । मिति २०७४/५/१४

